

नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
विदेशी विनिमय व्यवस्थापन विभाग

इ.प्रा.परिपत्र संख्या:- ३९५

मिति :- २०६३/१२/११

इजाजतपत्रप्राप्त “क” र राष्ट्रियस्तरका “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरू ।

विषय :- विभिन्न प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको सटही व्यवस्था ।

महाशय,

तल उल्लिखित व्यक्ति, संघ, संस्था तथा इजाजतप्राप्त संस्थाहरूलाई विभिन्न प्रयोजनको लागि निम्न बमोजिम परिवर्त्य विदेशी मुद्राको सटही सुविधा बैंक/वित्तीय संस्थाहरूले प्रदान गर्न सकिने व्यवस्था गरिएकोले सोही बमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा-१२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

१. व्यक्ति तथा संघ, संस्थाको लागि :

- (क) सटही माग गर्ने व्यक्ति, संघ, संस्था नेपाली हुनुपर्नेछ ।
- (ख) यस्तो सटही सुविधाको बेनिफिसियरी (Beneficiary) विदेशस्थित संघ, संस्था नै हुनुपर्नेछ । विदेशस्थित व्यक्ति विशेषलाई बेनिफिसियरी बनाउन मिल्ने छैन ।
- (ग) माग भएको सटही रकमलाई पुष्टि गर्ने बीजक (Invoice) वा अन्य documentry evidence हुनुपर्नेछ ।
- (घ) आवेदकको हकमा व्यक्ति भए नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र संघ, संस्था भए विधिवत् दर्ता भएको र नवीकरण गर्नुपर्ने भए नवीकरण समेत भएको दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
- (ङ) यस्तो सटही सुविधा बढीमा अमेरिकी डलर २,५००।- (अमेरिकी डलर दुई हजार पाँचसय) सम्म ड्राफ्ट/टि.टि.को माध्यमबाट मात्र गर्नुपर्नेछ ।
- (च) प्रचलित व्यवस्था अनुसार कर लाग्ने किसिमका भुक्तानी (जस्तै: रोयल्टी, कमिशन, प्राविधिक सेवा शुल्क, विज्ञापन आदि) को हकमा नियमानुसारको अग्रिम कर जम्मा गरेको प्रमाणित कागजात संलग्न गरेपछि मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ ।
- (छ) पूँजी खाता अन्तर्गत पर्ने कारोवार (विदेशी शेयर खरीद, डिपोजिट आदि) को लागि यो सटही सुविधा प्रयोग गर्न मिल्ने छैन ।

- (ज) माल वस्तु आयात गर्ने प्रयोजनको लागि यो व्यवस्था लागू नहुने हुँदा यस व्यवस्था अन्तर्गतको सटहीमा वि.वि.नि.फा.नं.४(क) जारी गर्न मिल्ने छैन ।
- (ञ) यो व्यवस्था अन्तर्गतको सटही सुविधाबाट भारतमा भुक्तानी गर्न मिल्ने छैन ।

२. बैंक/वित्तीय संस्थाहरूको लागि :

बैंक/वित्तीय संस्थाहरूले देहायमा उल्लेखित कार्य तथा प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्रा भुक्तानी गर्दा यस बैंकको स्वीकृति लिनुपर्ने छैन ।

- (क) बैंक/वित्तीय संस्थाहरूको आफ्नै प्रयोजनको लागि मगाउने पुस्तक, पत्र-पत्रिकाहरू ।
- (ख) बैंक/वित्तीय संस्थाहरू स्वयं आवद्ध रहेको विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्थाहरूको सदस्यता शुल्क ।
- (ग) बैंक/वित्तीय संस्थाहरूको तर्फबाट तालीम, गोष्ठी, बैठक आदिमा भाग लिन जाँदा आयोजक संस्थालाई दिनुपर्ने तालीम/सहभागीता आदि शुल्क ।
- (घ) बैंक/वित्तीय संस्थाहरूले प्रयोग गर्ने सञ्चार सेवाको भुक्तानी (Reuters, Bridge-News, Swift मात्र) ।
- (ङ) उपरोक्त प्रयोजनको लागि गरिने विदेशी मुद्राको भुक्तानी बेनिफिसियरी संस्थाको नाउँमा मात्र पठाउनु पर्नेछ ।
- (च) व्यापारिक साख सूचना (Business Credibility Information) को सेवा शुल्क भुक्तानी ।
- (छ) उपरोक्त प्रयोजनका लागि बैंक/वित्तीय संस्थाहरूले विदेशी मुद्रा रकमान्तर गर्दा सो रकम पुष्टी गर्ने आवश्यक कागजात वा Invoice संलग्न हुनुपर्नेछ र प्रचलित व्यवस्था अनुरूप भुक्तानीमा कर लाग्ने भए कर बुझाएको निस्सा समेत अनिवार्यरूपले संलग्न गर्नुपर्नेछ ।

भवदीय,



(रामजी रेग्मी)
का.मु.कार्यकारी निर्देशक